



**लोक सेवा आयोग**  
**सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा**  
**परीक्षा संचालन शाखा**



**अधिकृत क्याडेट पदको परीक्षा कार्यक्रम तय गरिएको सम्बन्धी सूचना**


निकायः	<b>श्री नेपाली सेना</b>	विज्ञापन प्रकाशित मितिः	<b>२०७६/१०/२३</b>	लि.प. कार्यक्रम प्रकाशित मितिः	<b>२०७७/०६/११</b>						
कोभिड - १९ को संक्रमणको कारण स्थगित रहेको <b>नेपाली सेना</b> को पूर्व प्रकाशित विज्ञापन अनुसार <b>अधिकृत क्याडेट</b> पदको लिखित परीक्षा कार्यक्रम देहाय बमोजिम तय गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।											
क्र.सं.	विज्ञापन नं.	किसिम	पद, सेवा, समूह/उपसमूह/ तह	लिखित परीक्षा मिति र समय				उ.सं.	परीक्षा केन्द्र	रोल नं.	
				अंग्रेजी (२ घण्टा ३० मिनेट)	नेपाली (२ घण्टा ३० मिनेट)	गणित (२ घण्टा ३० मिनेट)	सामान्य ज्ञान (१ घण्टा ३० मिनेट)			देखि	सम्म
१	०७६/७७/५३	खुला तथा समावेशी	अधिकृत क्याडेट	२०७७ मंसिर १४ गते दिनको १:०० बजे	२०७७ मंसिर १५ गते दिनको १:०० बजे	२०७७ मंसिर १६ गते दिनको १:०० बजे	२०७७ मंसिर १७ गते दिनको १:०० बजे	१०४४	परीक्षा केन्द्र पछि प्रकाशन गरिनेछ ।	१	२६१३

**द्रष्टव्यः**

- उम्मेदवारले उत्तरपुस्तिकामा **कालो मसी भएको डटपेन/कलम** मात्र प्रयोग गर्नुपर्नेछ ।
- प्रवेश पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा **प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै** परीक्षा भवनमा आइपुग्नुपर्नेछ ।
- परीक्षा भवनमा **मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध** गरिएको छ ।
- परीक्षा संचालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि **आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम** स्थगित हुने छैन ।
- वस्तुगत बहुउत्तरमा **गलत उत्तर वापत २०% अंका कट्टा** हुने छ ।
- वस्तुगत बहुउत्तर (Multiple Choice) प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठुलो अक्षर (Capital Letter)मा **A, B, C, D** लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ ।
- परीक्षामा सम्बन्धित निकायबाट जारी भएको प्रवेश पत्र संगै आफ्नो **नागरिकता** वा **नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयपत्र** अनिवार्य रूपमा लिई आउनु पर्नेछ ।
- नेपाल सरकारबाट जारी भएका स्वास्थ्य सुरक्षा सम्बन्धी निर्णयहरू तथा आयोगबाट जारी हुने संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ को पालना गरी परीक्षा सञ्चालन हुनेछ ।


**कोभिड - १९ संक्रमणको समयमा सुरक्षित रहन परीक्षार्थीले ध्यान दिनुपर्ने थप विषयहरू**

- परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवारले माक्स लगाई आफ्नो प्रयोजनको लागि स्यानिटाइजर र खानेपानी समेत लिई आउनु पर्नेछ ।
- परीक्षार्थी परीक्षाको लागि तोकिएको समय भन्दा एक घण्टा अगावै परीक्षा केन्द्रमा आइपुग्नु पर्नेछ ।
- परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कँदा र शौचालय प्रयोग गर्नु पर्दा भिडभाड नगरिकन २ (दुई) मिटरको दूरी कायम गरी क्रमसँग तोकिएको स्थानमा जानुपर्नेछ ।
- परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
- परीक्षार्थीले उत्तरपुस्तिकामा लेखिसके पश्चात बाँकी रहेको उत्तरपुस्तिकाको खाली स्थान स्वयंले काटी बुझाउनु पर्नेछ ।
- परीक्षार्थीले उत्तरपुस्तिका बुझाउँदा आफ्नो उत्तरपुस्तिका गन्ती गरी उत्तरपुस्तिका बुझाएको हस्ताक्षर गरी बाहिर जानु पर्नेछ ।
- कोभिड-१९ को संक्रमणका सम्बन्धमा परीक्षार्थीले स्वयं घोषणा गर्नुपर्नेछ । संक्रमित परीक्षार्थी परीक्षा केन्द्रमा प्रवेश गर्न हुने छैन ।
- परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नु पर्नेछ ।



राजु सत्याल

शाखा अधिकृत



नारायणप्रसाद ज्वाली

उपसचिव